

प्रेस विज्ञप्ती (तत्काल सम्प्रेषणका लागि)

सेभ द चिल्ड्रेनद्वारा नेपाल सरकारलाई १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं (२१ वैशाख २०७७) : सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड-१९ (कोरोनाभाईरस)को संक्रमण रोकन सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले भन्नुभयो, "सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ को संक्रमणबाट रोकन सहयोग गर्नेछ । त्यसकारण, यो सहायताले सुदृढ स्वास्थ्य सेवा र कोभिड-१९ को संक्रमण नियन्त्रणमा सघाउनेमा म विश्वस्त छु "

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन् । "हाम्रो प्राथमिकता कोभिड-१९ को संक्रमण फैलिनबाट रोकनका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ । नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशिल रहने, स्वास्थ्यकर्मीहरुलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको छ," सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भन्नुभयो ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायता प्राप्त परियोजनाहरुबाट संघीय, प्रादेशिक र स्थानीय सरकार मार्फत् कोभिड-१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ । साथै, सेभ द चिल्ड्रेन थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा पनि रहेको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरु र ग्लोबल फण्ड परियोजना मार्फत् संघीय, प्रदेश

तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्रीहरू प्रदान गरिरहेको छ ।

जसमा क्वारेन्टाइन केन्द्रहरू बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाईका सामग्रीहरू उपलब्ध गराउने, स्वाब संकलनका बारेमा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरूका लागि सहायक सामग्रीहरू जस्तै इन्फारेड थर्मोमिटर, एन-९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसिजी मेसिन लगायत उपलब्ध गराएको छ । साथै, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रसँगको सहकार्यमा राष्ट्रिय तथा स्थानीय रेडियोहरू मार्फत् बालबालिका तथा समग्र जनमानसलाई लक्षित गरी कोभिड-१९ सँग सम्बन्धी सूचनाहरू प्रवाहका कार्यहरू समेत गरिरहेको छ ।

थप जानकारीका लागि सम्पर्क व्यक्ति :

आयुष श्रेष्ठ जोशी

कम्युनिकेसन म्यानेजर सेभ द चिल्ड्रेन

फोन नं : ९८५१०९०७३०

इमेल : [ayush.joshi@savethechildren.org](mailto:ayush.joshi@savethechildren.org)

डा. अदिस ढुंगाना

वरिष्ठ स्वास्थ्य कार्यक्रम व्यवस्थापक

सेभ द चिल्ड्रेन इमेल : [adhish.dhungana@savethechildren.org](mailto:adhish.dhungana@savethechildren.org)